

दैनिक जीवनको आवाजबारे

यदि तपाईंको आवाजले वरपरका मानिसहरूलाई नराम्रो असर गरेको छ भने ...



स्रोत: वातावरण मन्त्रालयपर्चा "त्यो आवाज साँचै उपयुक्त छ?" (*केही अंश, संशोधित संस्करण)

बस्न सजिलो दैनिक जीवनको वातावातण बनाउनको लागि

दैनिक जीवनमा विभिन्न आवाज आउँछ। सधैं एकअर्काको जीवनको ख्याल राख्दै जीवन बिताएर बस्न सजिलो दैनिक जीवनको वातावरण बनाऔं।

हल्ला नगर्नको लागि गर्नुपर्ने ५ वटा कुराहरू

- १: अहिले कुन समय हो? भन्ने कुरा विचार गर्नुहोस्।
- २: आवाज बाहिर नजाने उपाय अपनाउनुहोस्।
- ३: आवाज सानो गर्ने उपाय अपनाउनुहोस्।
- ४: आवाज सानो गर्न सक्ने उपकरण रोज्नुहोस्।
- ५: छिमेकीहरूसँग मिलेर बस्ने प्रयास गर्नहोस्।

दैनिक जीवनमा हुने हल्लाको समस्या सिद्धान्तमा **हल्ला गरेको व्यक्ति र गुनासो गरेको व्यक्तिबीच व्यक्तिगत रूपमा समाधान** गर्नुपर्छ।

कोही पनि पीडित व्यक्ति/अपराधी नहुनको लागि मानिसहरूसित दयालु जीवन सुरु गरौं।

फुकुओका महानगरपालिका, वातावरण कार्यालय, वातावरण व्यवस्थापन आफिस, वातावरण संरक्षण विभाग
नं ८१०-८६२० फुकुओका महानगरपालिका, चूओ वार्ड, तेन्जिन १-८-१

फोन नम्बर: 092-733-5386

FAX नम्बर: 092-733-5592

E-Mail: k-hozen.EB@city.fukuoka.lg.jp